



राज्य एक नेतृत्व संस्था हो र नागरिकको असल जीवनका लागि यो कायम रहन्छ ।

अरब

अन्तर्राष्ट्रीय अदालत

प्रतिनिधिसभाले नेपाल सरकारलाई अन्तर्राष्ट्रीय फौजदारी अदालत रोम विधानलाई अनुमोदन गर्न निर्देश दिइसकेपछि भविष्यमा उपत्तिहीनताको अन्तर्य हुने सम्भावना देखिएको छ । गत भास्तव्यार बसेको प्रतिनिधिसभाको बैठकमा प्रस्तुत एवम् सर्वसम्मतिबाट पारित 'अपराधी तथा दोषीले कही-कही पनि उन्मुक्ति पाउन नसकोस् भनी न्याय प्राप्तिको प्रक्रियामा अन्तर्राष्ट्रीय पहुँचसमेत प्राप्त गर्नका लागि रोम विधान' प्रस्तावअनुसार सरकारले अन्तर्राष्ट्रीय फौजदारी अदालतलाई अनुमोदन गरेपछि न्याय प्राप्तिको हिसाबले दूले उपलब्धि हुने विश्वास गर्न सकिन्छ ।

निश्चय नै रोम विधानको अनुमोदनपश्चात् मानवताविरुद्धका कुनै पनि किसिमका अपराधमा संलग्न दोषीहरू राष्ट्रीय अदालतबाट केही गरी छुटे वा दण्डित भएनन् भने उनीहरूलाई अन्तर्राष्ट्रीय अदालतले चाहिँ सजाय दिन सक्ने प्रावधान रहनेछ । मानवताविरुद्धको अपराधमा सलग्न दोषीहरू उमिक्ने गरेको, उपत्तिहीनताका कारण अपराधीहरू नै प्रोत्साहित हुने गरेको र मुलुकमा प्रवालित ऐन-कानूनकै बिर्खिलापूर्ण गर्ने प्रवृत्तिमा पनि रोम विधानले कमी स्पाउने अपेक्षा गर्न सकिन्छ ।

मुलुकमा मानवअधिकार र लोकतन्त्रको संस्थागत विकास, कानुनी शासन र दोषीहरू नछुट्न भन्ने उद्देश्य अनुरूप स्थापित अन्तर्राष्ट्रीय फौजदारी अदालतको अनुमोदन सरकारसे गरेपछि नेपालको अन्तर्राष्ट्रीय जगतमा पनि पहुँच बढ्नेछ । विश्वमा १ सय ३९ मुलुकले हस्ताक्षर गरेको, १ सय राष्ट्र पक्षधर रहेको र ६५ भन्दा बढी राष्ट्रले अनुमोदन पनि गरिसकेको अन्तर्राष्ट्रीय फौजदारी अदालत सन् २००२ जुलाई १ देखि नै सञ्चालनमा आएको छ । नेपाल पनि यसको पक्षमा रहेकाले प्रतिनिधिसभाको निर्देशनबमोजिम अनुमोदन गर्न अपेक्षा राष्ट्र अन्यथा हुनेहुन । त्यसी त बर्तमान सरकारका उपप्रधान एवम् प्रदराष्ट्रमन्त्री केपी शर्मा औलीले पनि यो अदालतलाई सकेसम्मै छिटो अनुमोदन गर्नुपर्छ भन्ने मान्यता नेपाल सरकारको रहेको र केही कानुनी प्रक्रिया पूरा गरेर नेपाल त्यसको पक्ष राष्ट्र हुनेतर्फ अग्रसर रहेको जानकारी दिइसक्नुभएको छ । मानवअधिकारवादी सघसंस्थाले पनि यसको पक्षमा मत जाहेर गरिसकेको बर्तमान स्थितिलाई अनुमोदनका हिसाबमा अनुकूल मान्न सकिन्छ ।

ऐतिहासिक जनआन्दोलनको बलबाट पुनर्स्थापित प्रतिनिधिसभा र गठित सरकार जनअपेक्षाबमोजिम काम गर्दै जानुपर्नेमा सदैव सचेत एवम् सजग रहनुपर्छ नै, त्यसमाचिअन्तर्राष्ट्रीय मान्यता र पहुँचका लागि तथा लोकतन्त्र र मानवअधिकारको संस्थागत विकास गर्ने उद्देश्यले बालिएको यस कदमलाई पनि सफल पार्नुपर्ने दायित्व सरकारकै हो । यद्यपि बर्तमान अवस्थामा आन्दोलनको सहयोगी नेकमा (माओवादी)संग पनि आवश्यक छलफल गर्न पछि पर्नुहुन । किनकि अन्तर्राष्ट्रीय फौजदारी अदालतलाई नेपालले अनुमोदन गरिसकेपछि चिगत ११ बर्षे जनयुद्धका कम्मा युद्ध अपराध गर्ने तथा मानवताविरुद्धका अपराधमा सलग्न राज्य होस् वा विद्रोही दूरै पछका जोसुकैविरुद्ध अन्तर्राष्ट्रीय अदालतलमा मुद्दा भएन सक्नेछ । यस अवस्थामा आवश्यक न्यूनतम सहमति र समझदारी नभएमा शान्ति प्रक्रिया नै अवरुद्ध हुन सक्ने सम्भावना पनि त्यतिकै छ । त्यसीले सर्वप्रथम राज्य र विद्रोही पक्ष यसमा सहमत हुनुपर्छ ।